

Dekalb County School District का परिवारलाई अभिवादन,

म आउँदो सोमवार DCSD बोर्डको बैठकमा सहभागी हुनेछु । हामी त्यस बैठकमा विद्यालय पुनः सञ्चालन गर्ने योजनाका अगिल्ला चरणहरूको बारेमा छलफल गर्छौं । म तपाईंलाई बैठकका मुख्य अंशहरूको बारेमा जानकारी प्रदान गर्नेछु किनभने हाम्रो शैक्षिक सफलताका लागि पारदर्शिता महत्वपूर्ण कुरा हो । तपाईं DeKalb County भित्र DeKalb Schools TV (DSTV), Channel 24 मा र तल दिइएको लिङ्क भ्रमण गरेर आउँदै गरेको समीतिको बैठक हेर्न सक्नु हुन्छ । <https://www.dekalbschoolsga.org/communications/dstv/>.

हामी विद्यालय पुनः संचालन गर्ने प्रक्रिया अगाडि बढाउँदै छौं । यस अवस्थामा अरू कुराहरू भन्दा हाम्रा विद्यार्थीहरू र कर्मचारीहरूको सुरक्षा नै सबै भन्दा महत्वपूर्ण हुन्छ । यो कुरा मेरो पहिलो प्रथमिकतामा पर्छ । म तपाईंहरू सबैलाई यो “नयाँ परिस्थिति” मा हाम्रो सिकाइ पद्धति विकास हुँदै गर्दा आफूले सकेको जति प्रयास गर्नुहोस् भनी स्मरण गराउन चाहन्छु । Helen Keller ले एक पटक भनेकी थिइन, “संसार दुःखै दुःखले भरिएको भएता पनि संसारमा दुःखलाई पराजित गर्ने हजारौं कुराहरू छन् ।” म DCSD का विद्यार्थीहरू र कर्मचारीहरूलाई यो कोरोना प्रकोप अवधिभरि विचलित नभइकन यस विरुद्ध सघर्ष गर्दै अगाडि बढेकोमा बधाई दिन चाहन्छु ।

जबाफदेहिताको कार्यलयको संक्षिप्त भ्रमण र स्थलगत कुरा

Dr. Linda Frazer र जबाफदेहिताको कार्यलयका विभिन्न विभागहरूबाट आएका निर्देशकहरूलाई धन्यवाद दिन चाहन्छु । बिहीबारका दिन, मैले उनीहरूबाट उनीहरूले हाम्रो डिस्ट्रिक्टलाई प्रदान गर्ने महत्वपूर्ण कार्यहरू र सहयोगको बारेमा जानकारी हासिल गर्ने अवसर प्राप्त गरे जस अन्तर्गत निम्न लगायतका कुराहरू पर्छन्:

- हाम्रा विद्यार्थीहरूलाई सिकाइका नविनतम अवसरहरू तर्फ अग्रसर गराउनका लागि निरन्तर रूपमा योजना बनाउने ।
- कसरी र कहाँ विद्यालयहरूले सुधार गर्न सक्छन् भनेर पहिचान गर्नका लागि शोध तथा मूल्याङ्कनबाट लिएका तथ्यको प्रयोग गर्ने ।
- प्रदर्शनसम्बन्धी अपेक्षाहरू अनुसार विद्यार्थीहरू र शिक्षकहरूसँग सहकार्य गर्ने ।

म DeKalb Academy of Technology and the Environment (DATE) को उत्कृष्ट टोलीलाई धन्यवाद पनि दिन चाहन्छु जहाँ मैले चार्टर स्कूलका लिडरसँग भेटघाट गरें । मलाई “भेटघाट तथा छलफल” कार्यक्रम अवधिभरि नै सबै सहभागी मानिसहरूसँग कुराकानी गर्न रमाइलो लाग्यो । यसका अतिरिक्त मलाई उनीहरूले हाम्रो विद्यार्थीहरूको हितका लागि बनाएका योजनाको बारेमा थाहा पाउँदा खुसी लाग्यो । मैले अनिवार्य रूपमा उल्लेख गर्ने पर्छ कि यो हाम्रो चार्टर विद्यालयहरू र DeKalb International Student Center बीचको साझेदारी उदाहरणीय रहेको छ । म यो साझेदारीका कारणले गर्दा हाम्रा English Language Learners (ELL) ले प्रगति गरिरहेका छन् भन्ने कुरा प्रति गर्व गर्छु । तपाईंले आफ्नो भर्चुअल सिकाइ अनुभवका बारेमा निरन्तर प्रतिक्रिया दिइरहनु भएकोमा धन्यवाद दिन चाहन्छु । म र हामी सबै DCSD का मानिसहरूलाई निरन्तर सुधार गर्न तथा उन्नतिको उच्च चरणमा पुग्नका लागि यस्ता प्रतिक्रियाहरू आवश्यक छन् । म हाम्रा विद्यार्थीहरूको सफलता प्रति तपाईंले देखाउनु भएको प्रतिबद्धता र समर्पणका लागि कृतज्ञ छु ।

तपाईंको सप्ताहन्त शुभ रहोस् DCSD!

तपाईंको #1 प्रशंसक,

सुश्री Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट